



नेपाल गजेट

नेपाल सरकारद्वारा प्रकाशित

काठमाडौं माघ २१ गते ०८ साल

भाग २

२००८ सालको वजेट-वक्तव्य

दासु भाइ दिदी बहिनी !

आज तपाईंहरूसँग जुन विषयमा केही भन्न लागेको छु, सो नेपालको निमित्त केही नवीन भए तापनि सारा जनताको निमित्त ज्यादै नै चाख लाग्दो र मार्मिक छ। अरु मुलुकहरूमा वर्षौंको बजेट पेश गर्नु साधारणै कुरा हो। तापनि हाम्रो मुलुकको निमित्त यो अपूर्व कुरा हो भन्न अत्युक्ति होओइन। राणा शासनकालमा राज्यसंचालनमा दुनियाँको केही हात थिएन र मुलुकको आम्दानी खर्च विषय कसैलाई राम्रो पत्ता हुँदैनथ्यो भन्ने कुरा तपाईंहरू सबैलाई विदितै छ। अब त देशमा प्रजातन्त्रात्मक र दुनियाँप्रति जवाफदेही सरकार खडा भएकोले राष्ट्रको आम्दानी के कति हुन्छ औ केमा खर्च हुन्छ भन्ने कुराको ज्ञान दुनियाँले सरकारबाट पाउने हक छ। प्रजातन्त्र सरकारको पहिलो अर्थमन्त्रीको हैसियतबाट आज नेपालको

इतिहासमा सर्वप्रथम बजेट तर्पार्इहरूको सामुन्ने पेश गर्न पाउँदा म आफूलाई गौरवान्वित सम्झन्छु । अरु देशहरूमा भैं नवीन प्रणालीमा स्याहासेस्ता गर्ने र बजेट एस्टिमेट तयार गर्ने प्रथा हाम्रो मुलुकमा थिएन । कच्चा नछोड्नु; जम्मा नजोड्नु भन्ने निदेश सबैलाई विदितै छ । हाम्रा स्याहा सेस्ताहरूमा आधुनिक ढंगले आम्दानी खर्चका विभिन्न रकमहरू छुट्टाईको थिएन । यसैले रकम रकमको आम्दानी खर्चको संकलित हिसाव तयार गरी बजेट पेश गर्न हाम्रो धेरै बाधा र कठिनाईको सामना गर्नुपर्थो । यस्तै गाह्रो काम भएको हुनाले प्रस्तुत बजेटमा धेरै त्रुटो हुन सक्तछ । तर म आशा गर्छु, तर्पार्इहरू ती विघ्नबाधाहरूको विचार गर्नुहुने नै छ । बजेट पेश गर्नमा यतिको विलम्ब हुन गएकोमा मलाई अपशोच छ । त्यसका अनेक कारणहरू छन् । एकतन्त्रीय र साधन्तवादका ठाउँमा उत्तरदायित्वपूर्ण र जनताप्रति जवाबदेही सरकार खडा हुनु सानो परिवर्तन होइन । यस्तो परिवर्तन साथसाथै हरेक मुलुकमा अनगिन्ति विघ्नबाधा र समस्याहरू आइपर्नु इतिहास-सिद्ध कुरा हो । हाम्रो नेपाल पनि यसबाट नबचनु स्वाभाविकै हो । प्रस्तुत बजेट २००८ साल मात्रको हो । तर आर्थिक व्यवस्था गर्दा दुइ चार वर्ष पछिसम्मको विचार पुग्याउनुपर्दछ । यो बजेटको साथसाथै सर्वसाधारणका सन्धुख राखिने आर्थिक कार्यक्रममा आगामी केही वर्षका निमित्तको मुलुकको सामाजिक, आर्थिक र सांस्कृतिक विकाशका योजना रेखाङ्कित गरिएको छ । अर्को बजेट आगामी वैशाख अगावै पेश हुनेछ र सो एकवर्षको निमित्तको मात्र नभई स्थायिक योजनाहरूका आधारमा केही वर्षका निमित्तको हुनेछ भन्ने आशा सक्दछु ।

अन्तरीम सरकार खडा हुनुअघि सरकारी खर्च भई बाँकी रहन आउने राष्ट्रको सबै आम्दानी महाराजको निजायती धन सम्झिन्थ्यो । राज्यकोष र महाराजको व्यक्तिगत धनमा स्वष्टभेद थिएन । नत स्याहा सेस्ता गर्दा सामान्य हिसाब (General account) र विशेष हिसाब (Capital account) को भेद राखिन्थ्यो । यी कारणहरूमा यप मुलुकमा भएको सबै

१४३-३

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

भान्दोलन, अन्तरीम सरकार खडा भएपछि पनि मुलुकको विभिन्न भागमा का-
यम रहेको अन्यवस्थित परिस्थिति र केही जिल्लाहरूसँग सम्पर्क राख्ने क-
ठिनाइले गर्दा अधिकांश आर्थिक स्थिति यथार्थ निरूपण गर्न बहुतेक मुस्किल पऱ्यो ।
त्यस्तै २००७ सालको कुल आम्दानी खर्चको एकीन हुन सकेन । २००८
सालको निमित्त अझ सङ्कलन गर्दा पनि यिनै बाधाहरूको सामना गर्नुपरेको-
ले प्रस्तुत वजेटमा देखाइएका आम्दानी खर्चका अङ्कहरू ठीकठीक छन् भन्न
सकिँदैन । फेरि गत शासनमा कुनै योजना वा कामका निमित्त खर्चको निकास
हुँदा सो योजनालाई कार्यान्वित गर्ने वा खर्च गर्ने विभाग जिम्मा निकास
भएको रूपैयाँ एकमुष्ट दिइन्थ्यो । यमको परिणामस्वरूप खर्च नभई बाँकी रहेको
रूपैयाँ तालुकवालाहरूको तजवीजमा रहन्थ्यो । अर्थमन्त्रालयबाट बराबर ताकिता
गर्दा पनि यस्ता बाँकी रकमहरूको राम्रो विवरण पाउन सकिएन । यसको
अर्को नतीजा मन्त्रालय र विभिन्न विभागका तालुकवालाहरूले मन्त्रिमण्डल
अथवा अर्थमन्त्रालयको स्वीकृतिबिना खर्च गर्न पाए । ती अधिकारीहरूबाट उ-
नीहरूले पाएका र खर्च भएका सबै रूपैयाँको हिसाब नआएकोले अर्थमन्त्रा-
लयले यो वर्षमा आजसम्म भएको खर्चको निश्चय गर्न सकेको छैन । यो वर्ष
भरमा उठ्ति हुनुपर्ने आम्दानीमध्ये कति उठिसकेको छ, कति उठ्न बाँकी छ,
त्यो पनि किटान हुन सकेको छैन । यसकारण मन्त्रिमण्डलले स्वीकृत गरेको प्र-
स्तुत वजेट गत आठ महिनाको मोटामोटी हिसाब र बाँकी चार महिनाको आ-
म्दानी खर्चको अन्जामको आधारमा तयार भएको एउटा अनुमान मात्र हो भन्ने
बुझ्नुहुने नै छ । तर जहाँसम्म हुन्छ पाइएका सेस्ताबाट वजेटका अङ्कहरू रूचु
गरिएका छन् ।

२. २००७ सालको आर्थिक स्थिति

२००७ सालको कुल आम्दानी २,६०,८१,०००; (दुइ करोड नब्बेलाख
एकासी हजार) खर्च २,४६,८७,०००, (दुइ करोड छयालीसलाख सवासी हजार) र बचत
१३,९४,०००, (त्रिंशतीसलाख चौसठ्ठी हजार) देखिन्छ । गत सालको सञ्चालन

आन्दोलन र गडबडीले गर्दा के कति घचन दाखिल हुन सक्यो, एकीन हुनसकेको हैन । तर एकाउमटेगट जनरलद्वारा हिसाब खडा गराउने कोशिश भइरहेछ ।

३, २००८ सालको वजेट एस्टीमेट

मैले तीन प्रकारको विवरण तयार गरेको छु, (क) सामान्य आम्दानी र खर्चको विवरण, (ख) विशेष आम्दानी र त्यसको बाँडफाँटको विवरण, [ग] आम्दानी र खर्चको संकलित विवरण ।

सामान्य आम्दानी र खर्चको विवरणः—

२००८ को सामान्य आम्दानी रु ३,०५,१६,०००, (तीनकरोड पाँचलाख सोइहजार) अन्जाप गरिएको हुनाले पोहोको भन्दा रु १४,३५,०००, [चौधलाख पैतीसहजार] बढी आम्दानी हुने उमेद गरिएको छ । २००७ सालमा मालपोतबाट रु. १,५१,१६,०००, [एककरोड एकाउन्नलाख सोइहजार] उठ्ति भएकोमा यो साल रु ६४,०५,०००, [चौरानब्बे लाख पाँचहजार] उठ्ति हुने अनुमान गरिएको छ । यससाल मालपोत घट्नाको कारण निम्नलिखित हुन् — (क) सर्वप्रथम कृषकवर्गलाई सहायता दिने र समयमै मालपोत उठ्ति होस् भन्ने मनसायले रुैयाँमा दुइआना मालपोत मिनाहा दिने मन्त्रिमण्डलको निर्णय, (ख) २७,२४,०००, (सत्ताइसलाख चौबीसहजार) उठ्ति भइरहेको विघाट्टप्रथाको खारेजी, (ग) सशस्त्र आन्दोलन र त्यसबाट भएको अव्यवस्था, (घ) ठाउँठाउँमा सुख्खा लाग्नु (ङ) र अन्तरीम सरकार खडा भइसकेपछि पनि शासनव्यवस्थाको राम्रो निधो नलाग्नु । मालपोतबाट हुने उठ्ति घट्न गए तापनि अरु कुनैकुनै रकमहरूको आम्दानी बढ्ने अन्जाप गरिएको छ । मुख्य अन्जापनी बृद्धिहरू यी हुन् — (क) चुरोटको र विराटनगर तथा फालेलुङमा बजार अड्डाको महसूलदर बढेकोले भन्सार रकममा रु ७,३२,०००, (सातलाख बत्तीसहजार) (ख) भट्टी रकममा रु १,८८,०००, (एकलाख अठ्ठासीहजार) (ग) लकडीबाट रु २२,१२,०००, (बाईसलाख आइहजार) धान, सन, आलु, तेलहन इत्यादिमा निकाल्ने कर बढाउँदा हुने अन्जापनी आम्दानी रु २५,००,०००, (पन्चीसलाख) ।

१४४-१३

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

खर्चतर्फ, २००७ सालमा भन्दा यससाल रु २,७८,२४,०००, (दुइ करोड अठहत्तरलाख चौतीसहजार) बढ्ने अनुमान गरिएको छ। मुख्य बन्जामी वृद्धिहरू यी हुन्:— श्री ५ तर्फ रु ५,८४,०००, [पाँचलाख चौससीहजार] मन्त्रिगण र नेपाल सरकार सचिवालयतर्फ रु ३२,४०,०००, (बत्तीसलाख चालिसहजार) निजामती कर्मचारीहरूको तलव वृद्धितर्फ रु २०,००,०००, राष्ट्रसेनातर्फ रु २७,१२,०००, पुलीसको पुनर्गठन र रक्षादलतर्फ रु ३८,३०,०००, शान्ति र अनुशासन स्थापनातर्फ रु ७,००,०००, निर्वाचनतर्फ रु ३,२३,०००, जनगणनातर्फ रु २,०८,०००, सल्लाहकारसमितितर्फ रु २,३२,०००, स्वास्थ्यतर्फ रु ३,००,०००, शिक्षा-तर्फ रु ५,५६,०००, स्थानीय स्वायत्त शासनतर्फ रु २,००,०००, बाटो निर्माणतर्फ रु २५,१३,०००, सिंचाई योजनातर्फ रु १०,००,०००, रोपतर्फ ७,५८,०००, विजुलीतर्फ रु ५,०१,०००, टेलिफोन, आकाशवाणी र हुलाकतर्फ रु ११,१३,०००, हवाई अड्डातर्फ रु ७,२५,०००, निजामती कर्मचारीहरूलाई खाद्य सहायतातर्फ रु १६,५०,०००, घरेलुइलमतर्फ रु २,००,०००, कृषियोजनातर्फ रु २,००,०००, वैदेशिक दूतावास्तर्फ रु ४,३१,०००, बनाउनेतर्फ ४,४१,०००, जिल्ला शासनतर्फ रु ३,६७,०००, र तकावी कर्जा-तर्फ रु १५,००,०००,

४ विशेष आम्दानी र त्यसको बाँडफाँडको विवरणः—

यो विवरणमा मैले विशेष [Capital] शब्दको प्रयोग अर्थशास्त्रीय तवरबाट गरेको छैन। यो विवरणको मुख्य उद्देश्य सामान्य आम्दानी अनिर्दिष्ट अरु आम्दानी र मौजदातहरू देखाउनु तथा सामान्य आम्दानी खर्चदेखि भिन्न विशेष आम्दानी र त्यसको बाँडफाँड देखाउनु हो। अर्को उद्देश्य अघिल्लो सरकारले छोडेको थुन सामान्य खर्चका निमित्त उपयोग नगरी अलग्गै गाल्नु हो। यसै सरकारले छोडेको भण्डारखाल मूल ढुकुटी र मुलुकीखाना नोटविभागमा रहेको सुन, चाँदी, पुरानो मोहर, कम्पनी र नेपाली तथा देशीनोट र नेपाल

बैंकको शेयरमा लगानी गरिएको समेत गरी जम्मा रु ७,६०,४६,२५८, मौजदात छ । अघि मुद्राचलनमा ल्याउँदा समर्थन (backing) गर्ने उचित पद्धति थिएन । भारतीय मुद्रा र नेपाली मुद्राको सटही दरलाई स्थिर राख्ने तर्फ पनि राष्ट्ररी ध्यान दिइएको थिएन । जसरी भए पनि उठ्ति बढाउने र खर्च किफायत गर्ने नीति थियो र बजेटको समस्या केही थिएन । तर प्रजा-तान्त्रिक सरकार खडा भएकोले हामीहरूले अनेक समस्याहरूको सामना गर्नु परेको छ । यिनमा कुनै ता पुरानो शासनव्यवस्थाका दिन हुन् । यस्तकारण मैले उपरोक्त मौजदातबाट पाँच करोडको "मुद्रासमर्थक कोष" (Currency Reserve) दुई करोडको विनिमय व्यवस्था कोष (Exchange stabilisation fund) र एक करोडको वजेट व्यवस्था कोष (Budget equalisation fund) गरी तीन प्रकारका नयाँ जगेडा कोषहरू खडा गरेको छु । मुद्रा—समर्थक कोष र विनिमय व्यवस्था कोषका रकमहरू जुन खास उद्देश्यका निमित्त राखिएका छन्, त्यस बाहेकका अरु खर्चमा नलगाई अखण्ड राखिदेख्नु । वजेट—व्यवस्था कोषको उद्देश्य सामान्य वजेटमा हुने नपुग पूरा गर्नु हो, तर यो कोषबाट फिकिएको रकम अर्को सालको आम्दानीबाट सोध भर्ना गरिनेछ । यी तीन किसिमका नयाँ जगेडा कोषहरू खडा गरेर मैले साविकको मौजदातलाई अखण्ड राखेको मात्रै होइन, मुलुकको आर्थिक स्थितिको खँदलीजग हालको ठान्दछु । यी जगेडा कोषहरूमा थप रु २,५०,००,०००. को एक विकाशकोष पनि छ । यो भारतीय (वृटिस) सरकाले दोस्रो विश्वयुद्धबाद सालबसाली दिने भएको रु १०,००,०००. को बदलामा एकमुष्ट लिइएको रकम हो । यसबाहेक रोप, बिजुली र रेल तर्फतर्फको गरी जम्मा रु २२,००,०००. को क्षति—पूरक—कोष [Depreciation fund] पनि छ । यो कोषको केही अंश नयाँ यन्त्र (Machinery) र सरमासानहरू खरीद गर्न र पुरानाको जीर्णोद्धार गर्ने काबजा खर्च गर्ने विचार गरेको छु । माथि उल्लेख गरिएका कोषहरूबाहेक तोकिएका कतिपयमा

१४५-B

खर्च गर्न गरिएको जम्मा रू ८१,००,०००, का अरु फुटकर मौज्जातहरू पनि छन् । यिनमध्ये कुनै गुठीकिसिमका छन् । फेरि विभिन्न मील र कल कारखानाहरूमा फुटकर सरकारी लगानीहरू पनि छन् । दुर्भाग्यवश कुनै कुनै लगानी गर्दा राम्रो विचार नपुऱ्याएको हुँदा कुनैकुनैको लगत काट्नुपर्ला जस्तो छ । जे भए पनि यो रकमहरू खर्चको निमित्त प्राप्य हैनन ।

५ उपाय र साधन [Ways and Means] — प्रस्तुत बजेटमा २००८ सालको आम्दानी रू ३,०५, १६,०००, खर्च ५,२५,२१,०००, अन्जाम गरिएको हुनाले रू २,२०, ०५, ०००, नपुग देखिन्छ । यो नपुगमध्ये ५१, ५६, ०००, उत्पादक [productive] विकाशका योजनातर्फ नयाँ यन्त्र खरीद र पुरानोको जीर्णोद्धारतर्फ र बाँकी असूल हुने तकावी कर्जातर्फलाई छ । क्षतिपूरक कोषबाट रू १२,५६,०००, विकाशकोषबाट रू २४,००,०००, र बजेट व्यवस्था कोषबाट रू १५,००,०००, [तकावी कर्जा [फिकी यो रू ५१,५६,०००, को नपुग पूरा गर्ने विचार गरेको छु । रू १,६८,४६,०००, कर्जाको नपुग सामान्य आम्दानीबाट पुऱ्याउनुपर्नेछ । फुटकर मौज्जातहरूवारे माथि उल्लेख भइसकेको छ । वर्तमान सरकारमा सामाजिक सेवा (Social services) र सर्वसाधारणलाई सुखसुविधा पुऱ्याउने अभिभारा रहेकोले फुटकर मौज्जात मध्यका कुनैकुनै मौज्जातहरूलाई सामान्य आम्दानीमा गाभिदिने विचार गरेको छु । यसरी गाभिने मौज्जातहरू जम्मा रू ३६,४६,०००, हुन आउँछ । हाल मुलुकीखाना र विभिन्न जिल्लाका मालहरूमा गरी जम्मा रू २५,७६,०००; मौज्जात छ । यी दुइ कलमहरू जोड्दा रू ६२,२८,०००, पुग्दछ । अब रू १,०६,१८,०००, नपुग हुन आउँछ । साल तमातीलाई तीन महीना मात्र छ । यस अवधिभित्र विभिन्न कामको निमित्त बजेट निकास गरिएका कलमहरू सबै खर्च होला जस्तो नदेखिनाले यो नपुग पुऱ्याउनु कुनै खास प्रबन्ध गर्नुपर्ने देखिदैन । आम्दानी बढाउने नयाँ साधनहरूको पछि उल्लेख गर्नेछु । त्यसबाट पनि आम्दानी बढ्न नै नपुग कम हुनेछ ।

६. प्रस्तुत बजेटबाट सामान्य खर्च ज्यादै बढेको देख्नुहुनेछ । दुई उपायले यो शोचनीय स्थिति सुधार गर्न सकिन्छ । [१] खर्च घटाएर [२] आमदानी बढाएर । बजेट निकासी गरिएका कुनै कलमहरू पटके किसिमका छन् । तैपनि सालवसाली खर्च प्रशस्त बढेको छ । हामीहरूले शासनप्रबन्धमा आमूल परिवर्तन गर्ने र विभिन्न विभागमा काम गरिरहेका कर्मचारीहरूको संख्यामा सवेसम्म किफायत गर्ने विचार गरेका छौं । तर जनताको जीवनस्तर बढाउने र अनेक सुविधाहरू पुऱ्याउने नेपाली कांग्रेसको दृढ नीति भएकोले अहिलेसम्म उपेक्षा गरिएका शिक्षा, सार्वजनिक स्वास्थ्य इत्यादि, सामाजिक व्यवस्थाउपर भविष्यमा अवश्यमेव खर्च बढ्नेछ । यसै साल शिक्षातर्फ सयकडा ५० र सार्वजनिक स्वास्थ्यतर्फ सयकडा ३८ खर्च बढेकोबाट साविकमा भन्दा धेरै प्रगति दर्शाउँछ । हाथो मुलुकमा विकाशको प्रशस्त गुन्जाइश छ । मन्त्रिमण्डलमा स्वीकार भएको आर्थिक कार्यक्रमले विकाशको रेखा देखाउँछ । यस मुलुकमा सर्वप्रथम थातायातको सुप्रबन्ध नै अत्यावश्यक छ । यसका निमित्त हामीले प्रशस्त खर्च गर्नुपर्दछ । आउँदो केही साललाई टेलीफोन, आकाशवाणी र हुलाकको सुव्यवस्था र बाटो तथा हवाई अड्डाहरूको निर्माणमा प्रचुर परिमाणमा खर्च गर्नुपर्ने देख्नुहुन्छ । कुनै कुनै उत्पादक (productive) विकाशका योजनाहरू पनि छन् । यिनका निमित्त हामीले मुलुकमा सार्वजनिक कर्जा (public loan) उठाउन वा विदेशबाट सापट ङिन बनासिबै छ ।

घरेलु इन्धन तथा लघु (light) र मध्यम (medium) किसिमका उद्योगहरूको पनि ठूलो गुन्जाइश छ । तर यिनको निमित्त पूँजीको आवश्यक छ । यस मुलुकको आमदानी पनि प्रशस्त बढाउन सकिन्छ भन्ने मलाई लाग्दछ । मालपोत हाथो सामान्य आमदानीको मुख्य मुहान हो । तर २५,३० वर्षयता भूमि— व्यवस्थातर्फ कुनै ठोस कारबाई भएको छैन । मालपोत तहसील गर्ने प्रणालीमा पनि अनेक त्रुटिहरू छन् । विर्तामोरेजी र मालपोत तहसील गर्ने प्रणालीमा

सुधारवाट तथा बढी जग्गा आबादी गरी खाद्य र व्यावसायिक बाली (cash crop) लगाएमा यो रकमको आमदानी बढ्नेछ । भारतसँगको व्यापारिक सन्धि-अनुसार हाम्रो भन्सार महसूलको दरबन्दीमा संशोधन गरी भारतीय भन्सार महसूलसँग मिल्दो पार्ने भएको छ । अन्तः शुल्क (Excise duty) को दर पनि बढाउनुपर्ने भएको छ । निकासी करको हकमा,—

धान, सन, आलु, तेलहन र मसाले बालीमा महसूल बढाइसकेका छौं । सरोकारवाला मन्त्रालयहरूसँग सल्लाह गरी यस रकमको आमदानी अझ बढाउने बारे अध्ययन गर्दैछु । कुनै कुनै चीजहरूमा नाममात्रको पैठारी महसूल लगाउने विचार पनि हुँदैछ । जग्गा जग्गीदारीबाट आउने आयस्ता (Agricultural Income) मा समेत लाग्ने आयकरको (Income tax) बोजना तयार हुँदैछ । तर आउँदो २, ३ वर्षसम्म यसबाट धेरै आमदानी हुने सम्भव छैन । हाललाई यो आमदानी बढाउनेभन्दा आयकरलाई परिचित गराउने किसिमको कर हुनेछ । केही वर्षभन्दा यसको पूर्ण विकाश भएपछि यो हाम्रो आमदानीको एक प्रमुख मुहान हुनेछ । हाल हाम्रो तार, टेलिफोन र हुलाक महसूल ज्यादै नै थोरै हुनाले तिनको दर बढाउने गुञ्जाइश पनि छ । आकाशवाणीको विकाशबाट समेत यस रकमको आमदानी बढ्नेछ । मैले रेडियोहरूमा पनि मालबमाली लाइसेन्स दस्तुर लगाउने विचार गरेको छु । रेल, टूली र रोपको वर्तमान भाडावारे अध्ययन हुँदैछ र मनासित देखिएमा तिनको दर बढाइने छ । घाँसछेपानीकर लगाउन समेत विचार गरिँदैछ । सवारीकर पनि बढाउन साँच्चैँ छु । बन-व्यवस्था राम्रोसँग सुधार्ने प्रबन्ध हुँदैछ र यसबाट पनि साविकको भन्दा आमदानी निकै बढ्ला भन्ने आशा छ । शिक्षातर्फ मुलुकभर निःशुल्क प्राथमिक शिक्षा दिने र भविष्यमा माध्यमिक, उच्चकक्षा तथा कलेजका छात्रहरूबाट शुल्क लिने प्रस्ताव छ । शिकारमा लाइसेन्स दस्तुर र हात हतियारको लाइसेन्स दस्तुर बढाउनाले पनि आमदानी बढ्नेछ । मैले प्रजातन्त्र-स्मारक हुलाकी टिकट छाप्ने प्रस्ताव पनि गरेको छु । यसबाट पनि केही आमदानी हुनेछ । अन्यमा ५

राष्ट्रीय—सञ्चय—योजना [(National Savings Scheme)] हाल गर्ने प्रस्ताव गर्दछु । यो योजनाद्वारा निम्न लिखित व्याज पारने गरी रु. १०। २५। १००। १०००। ५०००। र २५०००। सम्मका पण्यपत्रहरू (Certificates) निकालिनेछन् ।

एकवर्षपछि मुक्तानी लिने भए आयकर मुक्त	—	—	३। व्याज
दुई	,		३३। ;
तीन	,		४।
चार	,		४३।
पाँच	,		५।

यस अवसरमा म सर्वसाधारणलाई यो सुनाउन चाहन्छु । सरकारले श्रीमाननीय प्रधानमन्त्रीज्यूको सभापतित्वमा एउटा योजना र विकाससमिति राख्ने निर्णय गरेको छ । त्यसमा सरकारी कर्मचारीहरू र गैर सरकारी व्यक्तिहरू पनि रहनेछन् । यो समिति विभिन्न मन्त्रालयहरूबाट आएका योजनाहरूको मिलान गरेर तिनको अग्रधिकारबारे सिफारिस गर्नेमात्र नभई सामान्य नीति र आगामी तीनदेखि पाँचवर्षका कार्यक्रमको सूझाव दिनेछ ।

जुनसुकै देशको पनि आर्थिक व्यवस्था राम्रो गल्न आम्दानीको छट्टी र खर्चमा अर्थमन्त्रालयको पूर्णनियन्त्रण रहनु अत्यावश्यक छ । कुमारीचोक आदि हिसाब राख्ने र जाँच्ने अड्डाहरू (Audit & Accounts Dept) को पुनर्गठन हुन लागेको छ । मुलुकीखाना तीनसाँचा र भालहरूका स्याहा खेस्ता राख्ने तरिकासमा सुधार गर्न र स्थानीय हिसाबजाँचअड्डा खडा गरी शुरूमै आर्थिक अनियमितता (Irregularities) पत्ता लगाई तुरुन्तै त्यसलाई सच्याउने उचित कार्रवाई गराउनका निमित्त अकाउन्टेन्ट जनरल (Acc. Genl) को नियुक्ति भइसकेको छ । अडिटर — जनरलले पनि सरकारी आम्दानीखर्च ठीकठीक भएको छैन हेर्नेछन् । मन्त्रिमण्डलबाट स्वीकृत आर्थिक नियमहरूले विभिन्न अधिकारीहरूलाई निक्कै आर्थिक अबल्यारी

१४६-१३

आधिकारिकता मुद्रण विभागबाट प्रमाणित गरिएपछि मात्र लागु हुनेछ।

सुम्पेको छ । जो हाथो मुलुकको निमित्त अभूतपूर्व कुरा हो । यो अख्तियार
 दा वटा जुनसुकै अधिकारी वा मन्त्रालयसमेतले मन्त्रिमण्डल अथवा
 अर्थमन्त्रालयको स्वीकृति नलिई कुनै किसिमको खर्च गर्न पाउनेछैन । देशको
 आर्थिक स्थितिलाई बलियो पार्न यो नियम सख्त तवरसँग चालू गराउन
 सरकार कटिबद्ध छ । यसका निमित्त म मेरा सहकारीहरूको मात्र नभैन,
 मुलुकभरका सरकारी कर्मचारीहरूको पूरा र हार्दिक सहयोग पाउने आशा
 राख्दछु । मन्त्रिमण्डलबाट योजनाहरूको विस्तृत विवरण तयार भइसकेपछि
 मन्त्रिमण्डल अथवा अर्थमन्त्रालय - जसको लिटुपर्ने हुन्छ, त्यसको स्वीकृति
 प्राप्त भएपछि मात्र प्रस्तुत बजेट एस्टिमेटमा निकास गरिएका कलमहरू
 खर्च गर्न पाउने निर्णय भएको छ । राष्ट्रिय खर्च गर्दा सकेसम्म विचार पुऱ्याउने
 सरकारको नीति छ । यस्तै होस् भन्नाका निमित्त मन्त्रिमण्डलको अर्थसमितिले
 प्रत्येक महत्वपूर्ण योजनालाई एकएक केलाएर हेरी अग्रधिकारको निर्णय गर्नेछ ।
 प्रस्तुत बजेटको एक विशेषता यो छ कि बजेटमा निकास गरिएका कलमहरू
 कार्यानुकूल बजेट [Task Budget] मा बाँडिनेछन् । खर्चको निकास दिदा
 कामको रेखदेख पुऱ्याउन र सञ्चालन गर्न नभइनहुने मूल अड्डाहरूको खर्च-
 बाहेक अरु खास योजनाहरूको निमित्त मात्र कार्यानुकूल खर्च निकास हुनेछ ।
 यस तरिकाबाट सालबसाली कर्मचारीहरू बढाउँदा हुने अपव्यय रोकिई खर्चमा
 पूरा नियन्त्रण रहने र योजनाहरू पनि चाँडो कार्यान्वित हुने आशा गरिन्छ ।
 द केही महीनाअघि मन्त्रिमण्डलले राज्य बैंक (State Bank) खोल्ने निर्णय
 गर्‍यो र हाथो सरकारको नियन्त्रणमा भारतको रिजर्भ बैंकका श्रीरामनाथ र
 श्रीपाई काठमाडौं आए । उनीहरूसँग हामीहरूले मन्त्रिमण्डलको निर्णयलाई चाँडो
 कार्यान्वित गर्ने उत्तम तरिका र मुद्रा र सटही तथा बर्जा (Loan) र
 बजेट इत्यादिसँग संबन्धित अनेक विषयहरूमा छलफल गर्‍यो । सरकारले चाँडै
 उपरोक्त राज्य बैंक खोल्ने आशा गरेको छ र भारतीय मुद्रा तथा नेपाली मुद्राको-
 सटही दरमा भरहने अतिशय घटीबढीलाई नियन्त्रणमा राख्ने दृढ निश्चय गरेको ।

यो बैङ्कले सरकारी मौज्जात राख्ने र अरुकाम पनि लिनेछ । सरसञ्चाहका निमित्त श्रीरामनाथ र श्रीपाईलाई पठाइदिएकोमा म भारत सरकारको कृतज्ञ छु र श्रीरामनाथलाई वहाँको बहुमूल्य सुभावहरूका निमित्त धन्यवाद दिन्छु । राष्ट्रको आर्थिक स्थिति र बैङ्कसम्बन्धी कारबाई सुव्यवस्थित गर्नमा राज्यबैंकको स्थापना अर्को महत्वपूर्ण कदम हो ।

६ हामीले सामना गर्नुपर्ने विघ्नबाधाहरू धेरै छन् । तीमध्ये एउटा त आधुनिक शासन बुझ्नेका र विविध विभागहरूको काममा तालीम पाएका कर्मचारीहरूको अभाव हो । हामीसँग विभिन्न कामहरूका निमित्त चाहिने उच्चकोटीका विशेषज्ञ र व्यावसायिक निपुणताप्राप्त मानिस पनि चाहिए जति छैनन् । यसकारण हामीले भारत र अन्य देशमा तालीम पाएका मानिसहरू ल्याउने प्रयत्न गरेका छौं र प्वाइण्ट फार प्रोग्राम (Swiss Technical AID Plan) कोलोम्बो इत्यादि विभिन्न अन्तरराष्ट्रिय सहायता योजनाहरूबाट सकेसम्म फायदा उठाउन खाजिरहेका छौं, राष्ट्रको नवनिर्माण गर्नुपर्ने भएकोले हामीलाई उकालो परेको छ । अतः आफ्ना जनताले उचित शिक्षा र तालीम नपाएसम्म हामीले अनुभवी र तालीम पाएका मानिसहरूको अन्य मुलुकबाट सहायता माग्नु अत्यावश्यक छ । अरु देशहरूले पनि यस्तै किसिमबाट खाँचो टारेका हुनाले तालीमी मानिसहरूको सहायता माग्नु हामीले लाज मान्नुपर्ने कारण छैन । अर्को समस्या भौतिक साधनहरूको (Material resources) छ । यद्यपि हाम्रो मुलुकमा सबै किसिमका खनिज र अरु प्राकृतिक साधनहरू यथेष्ट मात्रामा पाइन्छन् र तिनबाट ठूलो लाभ उठाउन सकिने प्रशस्त मुझाइश छ । तथापि हामीलाई कल पूजा, सरसामान र अरु आवश्यकीय जिञ्जीविका निमित्त अरु देशको भर पर्नुपरेको छ । तेस्रो समस्या पैसाको छ । पैसाले आमदानी बढाउने विभिन्न उपायहरूको सुझाव राखेको छु र जनता राष्ट्रिय—सञ्चय योजनालाई उदारतासित अपनाउने छ भने आशा गर्छु । तर हाम्रो विकास योजनाहरूको लागि हामीलाई पैसाको तत्काल आवश्यक छ । यसका निमित्त आइसँग पर्याप्त साधनहरू नहुनाले

बाहिरबाट सापट लिनुपर्नेछ । हालै हाम्रो माननीय प्रधानमन्त्री र अरु केही मन्त्रीहरू भारतका प्रधानमन्त्री र वहाँका अधिकारीवर्गसँग दुवै देशसम्बन्धित विभिन्न विषयमा छलफल गर्न दिल्ली जाउनुभएको तपाईंहरूलाई विदितै छ । हामीले वहाँ पूरा सहायता र पैसा, सरसामान तथा विशेषज्ञहरूका रूपमा ठोस सहायता पाउने आश्वासन पाएको तपाईंहरूलाई सुनाउन पाउँदा मलाई खुशी लागेको छ । अब हामीलाई चाहिने वास्तविक सहायताको विस्तृत विवरण तयार गर्ने काममा लागेका छौं र चाँडै नै भारत सरकारसित यसबारे कुरा मिलाउने आशा गर्छौं । यो आर्थिक सहायताको आश्वासनसाथै भारतले कुनै बन्धन राखेको छैन भन्ने कुरा म यहाँ स्पष्ट गर्न चाहन्छु । आर्थिक र विशेष (Technical) सहायता दिँदा कुनै किसिमले पनि हाम्रो स्वतन्त्रता र मुलुकको प्रभुसत्ता (Sovereignty) मा धक्का लाग्ने कुनै शर्त हाम्रो सरकारले मञ्जूर गर्ने छैन । यो सरकारको दृढ सिद्धान्त छ । हामीलाई खाँचो परेको बखतमा सहायता दिन अग्रसर भएको भारत सरकारलाई धन्यवाद दिँदा तपाईंहरू सबैसँग सहमत हुनुहुनेछ भन्ने आशा गर्छु ।

अब सरकारको आर्थिक नीतिबारे म केही भन्न चाहन्छु । जनताको जीवनस्तर उठाउनु र प्रजाको सांस्कृतिक तथा सामाजिक जीवन बेहतर पार्नु सरकारको उद्देश्य छ । यो लक्ष्य पुऱ्याउन सामाजिक, सांस्कृतिक, आर्थिक र शासनव्यवस्था सम्बन्धी सारा कार्यक्षेत्रलाई ढाक्ने विचारपूर्वक सम्पूर्ण कार्यक्रम मिलाउन गरिएको एक योजना सरकारले तयार गर्नेछ । अमिल्दो र मनपर्दो कार्य हुन दिनेछैन । हाम्रो कार्यक्रम कुनै बाधको आर्थिक विचारबाट प्रभावित नभई विलकुल थोरै समयमा ज्यादामा ज्यादा फायदा दिने वास्तविक नीतिको आधारमा रचिने । गम्भीरतापूर्वक विचार गरेर सरकारले मिश्रित आर्थिक प्रणाली अपनाउने नीति लिएको छ । कुनै व्यक्ति वा वर्गबाट अर्कोको शोषण रोक्ने साराका निमित्त समान अवसर प्रदान गर्ने र धनको न्यायसंगत वितरण गर्ने सरकारको निर्धारित नीति छ । तापनि निजी उद्योग र व्यापार [Private Enterprise] का निमित्तसमेत

प्रशस्त गुञ्जाइस रहेनेछ । भइरहेको सम्पत्तिलाई बराबरोमा ल्याई वितरण गर्नुभन्दा बढ्ता मुलुकका साधनहरूको विकाश गरेर सम्पत्ति बढाउनुमा नै आर्थिक समृद्धि रहन्छ म भन्ने मान्दछु । तर मुलुकको सम्पत्ति बढाउँदा धनी र गरीबका बीचको अन्तरलाई फन् बढ्न नदिई कृषकः साँघुरो पाउँ ल्याउनुपर्छ । दीनहीनमाथि विशेष दृष्टि पुर्‍याउनपर्छ । शुरूमा एकैपल्ट धेरैकाममा हात हाल्नुभन्दा साना साना काम थाल्नु बाटिया छ । हात्रो मुलुकको अहिलेको खास अवस्थामा ग्रामीण क्षेत्रमा घरेलु र सानातिना उद्योगहरूको विकाश गरेर तिनीलाई ठूलो उद्योगसित सम्बन्धित गर्नु सरकारको नीति छ । हामीरू थोरै शहरहरूमा मात्र अनेकौ उद्योगहरूलाई केन्द्रित हुन नदिई तिनीहरूलाई सकेसम्म सर्वत्र छरेर राख्न कोशिश गर्नेछौं ।

१०. माथिको छोटकरी निरीक्षणबाट हात्रो आर्थिक स्थिति खँदिलो छ र नयाँ पद्धतिमा पुनर्गठित हुन लागेको शासनप्रबन्धमा निकै सुधार हुँदै गएको छ भन्ने स्पष्ट देखिन्छ । हामीले तरबको नयाँ दरबन्दी निकालेका र सरकारी नोकरीसम्बन्धी नयाँ शर्तहरू निकाल्न लागेका छौं । अब हात्रो निजामती नोकरीले रात्रो जीवनवृत्तिको निश्चिन्ततासाथै उचित कदर पाउनेछ । काठमाडौं आउने मूलबाटो बनाउने योजना पूरा हुनै आँटेको छ र चाँडै नै निर्माणकार्य शुरू गरिने आशा छ । गौबको विमान अवतरणभूमि अरु हवाई अड्डाहरूमा जस्तै पक्का गराइन लागेको छ र विराटनगर, पोखरा इत्यादिमा अवतरणभूमि तयार भइसकेको छ । केही विकाश योजनाहरूका काम पनि थालिएका छन् र घरेलु उद्योग, सिंचाई तथा भूमिव्यवस्था र कृषिमा विशेष जोर दिइएको छ । आम्दानीको माया मारेर पनि हामीले कृषकवर्गलाई प्रशस्त सहायता दिइसकेका छौं । बित्ता र बैठवेगार प्रथाको खारेजीबाट र कृषकहरूलाई आफूले कम्बोद गरेको जग्गाहरूपर भोगाधिकार प्रदान गर्न भएबाट कृषकहरूको अवस्था अझ बेहतर हुनेछ । कृषिसुधार कमिशन पनि खडा गरिएको छ । जनसंख्या लिने र भ्रतदाताहरूको नामावली तयार गर्ने बन्दोबस्त

पनि करीब करीब सिद्धि न लागेको छ। आउँदो सालको आधाआधीमा चुनाव होला भन्ने आशा गरिएको छ । जनताले बाक्लवतन्त्रता ; संघवतन्त्रा इच्छाहरूको पेशा लिने अधिकार इत्यादि मौलिक हकहरू पाइसकेका छन् । स्वतन्त्र न्यायालय स्थापना गर्ने र अन्तरीम विधानअनुकूल ऐनसंग्रह र संशोधन गर्ने काम पनि शुरू भइसकेको छ । एक किसिमले सबै कामको सिर्जना नै गर्नुपर्ने भए तापनि अन्तरीम सरकारले धेरै क्षेत्रहरूमा शिलान्यास गरिसकेको छ । तर अझै गर्न धेरै नै बाँकी छ । राष्ट्रनिर्माण कुन सजिलो काम होइन । नवीन नेपालको आर्थिक सांस्कृतिक र सामाजिक स्तर बढाई अरु उन्नतशील राष्ट्रहरूको दाँजामा पुऱ्याउन केही समय लाग्नु कुनै अनौठा कुरा होइन । यस्तो महान् कार्य सम्पादनको निमित्त प्राकृतिक साधन, जन र धन मात्र होइन कि धैर्य, उत्साह र सरकार र जनतामा परस्पर पूर्ण सहयोग हुनु पनि अन्यावश्यक छ । यही उद्देश्यानुसार सल्लाहकारसमिति चाँडै नै बस्ने भएको छ । तर यहाँ म तपाईंहरूको ध्यान एक बहुते आवश्यक कुरा प्रति आकर्षित गर्न चाहन्छु । कुनै देश वा राष्ट्र पनि शान्ति र अनुशासनबेगर उन्नतिपथतर्फ बढ्न सक्दैन । यही माघ ८ गते बुधवार रातीको जस्तो आतङ्की प्रतिक्रिया र अवसरवादीहरूको अवैध कुचेष्टाले देशको प्रगतमा बाधा दिन्छ । त्यसैले म हाम्रो मातृभूमिको हरेक व्यक्ति र वर्गसँग जोडसाथ अनुरोध गर्दछु कि शान्ति र अनुशासन कायम गर्नमा सबैले सरकारलाई सहयोग दिउन् । यो एक प्राथमिक स्थिति देशमा कायम भएमा हामीहरू उन्नति र समृद्धिको मार्गमा प्रतिदिन लम्कँदै जानेछौं भन्ने कुरामा सल्लाह र त्तिभर शङ्का छैन ।

जय नेपाल !

— ० —